



## प्रेस विज्ञप्ती - १९१ Press Release-191

लागु औषध नियन्त्रण ब्यूरो  
Narcotics Control Bureau  
कोटेश्वर, काठमाडौं  
मिति:- २०७४/०३/०१ गते ।

### नियन्त्रित लागु औषध तथा मनोद्विपक पदार्थ सहित मानिस पक्राउ

लागु औषध नियन्त्रण ब्यूरोको विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७४।०२।३० गते १४:३० बजे जिल्ला काठमान्डौ, काठमान्डौ महानगरपालिका वडा नं-६ स्थायी ठेगाना भई हाल जिल्ला काठमान्डौ, का.म.न.पा.वडा नं-३० मैतीदेवी डेरा गरी बस्दै आएका वर्ष ४९ को गौतम थापालाई निजको डेरा कोठा भित्रबाट नियन्त्रित लागु औषध बुप्रेनोर्फिन (नूफिन) एम्पुल २६०पिस, डाईजेपाम (डाईजेल्याब) एम्पुल २६०पिस, फेनारगन एम्पुल २६० पिस र नाईट्राजेपाम नाईट्राभेट ४६८० ट्याब्लेट सहित पक्राउ गरी थप अनुन्धान कारवाहीको भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानमा निज थापाले लामो समय देखी लागु औषधको कारोवार गर्ने गरेको बुझिएको छ।

यस भन्दा अगाडी पनि ६/७ पटक विरगंजवाट लागु औषध मगाई काठमाडौंको विभिन्न स्थानहरूमा बिक्री बितरण गर्ने गरेको थिए । मित्र राष्ट्र भारतको सीमावर्ति इलाकाहरूमा रहेका लागु औषध कारोवारीहरु सँग सम्बन्ध स्थापीत गरी ठूलो मात्रामा यस्ता लागु पदार्थ ल्याई आफ्नो डेरामा संचित गरेर राख्ने र विभिन्न व्यक्तिहरु मार्फत लागु औषध प्रयोगकर्ताहरुलाई बेच्ने गरेको थिए । लागु औषध बेच -विखन पश्चात जम्मा भएको रकम IME गरि सीमावर्ती ईलाकामा पठाई लागु औषध मगाउने समेत गरेका थिए ।

नीजको साथवाट IMEको रसिदहरू, सिमकार्ड -३, मोबाइल थान -२ र ६ हजार रुपैया समेत जफत गरिएको छ ।

चर्चित पदम ठकुराठी ज्यान मार्ने उद्योग केशमा ८ वर्षको कैद भुक्तान गरि नीज थापा लागु औषधको कारोवारमा संलग्न भएको समेत खुल्न आएको ।

साथै नीजको साथवाट कस्तुरीको “विना (MUSK POD)” जस्तो देखिने थान एक पनि बरामद भएको र कानुनी कारबाहीको लागी जिल्ला वन कार्यालय सँग समन्वय भइरहेको छ।

उक्त लागु औषधको अनुमानित बजार मूल्य ५ लाख ९२ हजार समेत पर्न जाने ।

निज उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ (संसोधन सहित) बमोजिम मुद्धा दर्ता भई आवश्यक अनुसन्धान भई रहेको छ ।



